

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समिति

आर्थिक प्रतिवेदन २०२०

श्री अध्यक्षज्यू तथा
सम्पूर्ण सदस्यज्यूहरु !

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को गत Oct 1st, 2018 देखि July 21st, 2020 सम्मको आर्थिक प्रतिवेदन यस गरिमामय साधारणसभामा प्रस्तुत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ ।

अनेसासमा आमदानी भने कै आजीवन सदस्यता शूलक, उमेदवारी शूलक र सहयोग रकम नै हुन । सस्थामा २०१८ अगि १६९९ जना सदस्य रहेको र त्यसपछि नयाँ बनेका सदस्यहरुको संख्या र सूची निर्वाचनताका वेबसाईटमार्फत सार्वजनिक गरिसकिएको विदितै छ ।

यस संख्यामध्ये १६५ जना सदस्यहरुको आमदानी कार्यक्रम आयोजक च्याटरहरुलाई कार्यक्रम आयोजना गर्न सस्थाको निर्णयानुसार छुट गरिएको हो । जस मध्ये -

१. बेलायत सम्मेलन २०१९- ४० जना
२. जापान च्याटर सम्मेलन २०२०- ४० जना
३. सिक्किम महिला सम्मेलन २०१८- ४० जना
४. कोरिया एसिया सम्मेलन २०१७- १० जना
५. दार्जिलिङ एसिया सम्मेलन २०२०- १५ जना
६. पोर्चुगल च्याटर २०२० - ५ जना
७. जापान च्याटर - ५ जना
८. नेपाल च्याटर - १० जना

जम्मा १६५ जना रहेका छन ।

सन् २०१८ मा आसन्न कार्यसमितिको पद हस्तान्तरण हुँदा \$4900.60 बैंक खतामा रहेको र सो रकममध्ये २०१८ अगिको कार्यसमितिबाट खर्च गरिएको \$1512.55 रकम भुक्तानी गर्दा \$3388.11 बचत रहेको र सोमध्ये पनि थप बिलको भुक्तानी पछि गरिएको थियो ।

आसन्न कार्यसमितिले २०१८-२०२० को यस अवधिमा देहाय वमोजिमको आमदानी गरेको छ :

१. बैंक मौज्दात २०१८ को - \$ 4900.66
२. आजीवन सदस्यता शूल्कवापत - \$ 15870.90
३. उमेदवारी शूल्क २०२० वापत - \$ 4163.68
४. बेलायत सम्मेलनको बक्ष्यौता - \$ 500.00
५. सहयोग रकम (दार्जिलिङ सम्मेलन) \$ 247.03

जम्मा - \$ 25,681.61

(डा. दुर्गा दाहालबाट - ने. रु. १०,०००/-
प्रकाश पौडेल माइलाबाट - ने. रु. १०,०००/-
राधेश्याम लोकालीबाट - ने. रु. ५,०००/- र
गणेश घिमिरेबाट - ने. रु. ५,०००/-

जम्मा - ने. रु. ३०,०००/-)

यसैगरी २०१८-२०२० मा देहाय वमोजिमका खर्चहरू गरिएका छन् :

१. कार्यक्रम आयोजना गर्न दिइएको अनुदान रकम - \$ 3,000.00

- क. बेलायत सम्मेलन - \$ 1,000.00
- ख. जापान च्याप्टर सम्मेलन - \$ 5,00.00
- ग. दार्जिलिङ एसिया सम्मेलन - \$ 5,00.00
- घ. डालस साधारणसभा - \$ 5,00.00
- ङ. देवकोटा जयन्ती २०१८,नेपाल - \$ 5,00.00

२. URS Agent Fee and Government Fee - \$ 732.00

३. क्यालेन्डर प्रकासन २०१८ भुक्तानी - \$ 287.55

४. बैंक चार्ज - \$ 22.00

५. Miss Charges - \$ 14.20

६. डालस सम्मेलन खर्च - \$ 48.89

७. वेबसाईट निर्माण खर्च - \$ 329.38

८. बेलायत सम्मेलन खर्च - \$ 1,092.71

९. दार्जिलिङ एसिया सम्मेलन खर्च - \$ 612.73
१०. INLS-ANA मेरिल्याण्ड सम्मेलन खर्च - \$ 12.35
११. फुटकर खर्च - \$ 93.05
१२. बक्यौता – ओहायो च्याएर - \$ 350.00
१३. बक्यौता - बेलायत सम्मेलन - \$ 205.00

जम्मा - \$ 6799.86

यसरी उल्लिखित विवरण अनुसार आमदानी र खर्च कटाएर सस्थामा हाल **\$ 18,881.75** रकम मौज्दात रहेको छ ।

सस्थाको आयस्रोत बढाउन एक प्रभावकारी आर्थिक समिति निर्माण गर्नु पर्ने देखिन्छ । साथै भएका रकमको ब्याज आउने व्यवस्था पनि गर्नु पर्ने देखिन्छ । यसका साथै देहाय वमोजिमको आमदानी तर्फ सस्था उन्मुख हुनु पर्ने हाम्रो सुझाव छ :

१. दाताहरुको पहिचान गर्ने ।
 २. अक्षयकोषको व्यवस्था गर्ने ।
 ३. प्रकासनहरुको बिक्री वितरण गर्ने ।
 ४. उत्कृष्ट कृतिहरुको अनुवाद गरी विश्वबजारमा लाने ।
 ५. कार्यक्रमहरुको प्रायोजकहरु खोज्ने ।
 ६. पुरस्कारहरुको अक्षयकोष खडा गर्न पहल गर्ने ।
- आदि ।

अन्तमा, मैले प्रस्तुत गरेको यस आर्थिक प्रतिवेदनलाई सुझावसहित पारित गरिदिनुहुन विनम्र अनुरोध गर्छु ।

विकास विष्ट

कोषाध्यक्ष

अनेसास केन्द्रीय समिति